

क्रृष्ण



प्रस्तावना:

यस संस्थाको क्रृष्ण लगानी तथा असुली कार्यलाई प्रभावकारी ढंगबाट व्यवस्थापन गर्नका लागि यस क्रृष्ण व्यवस्थापन कार्यविधि-२०६९, पहिलो संशोधन २०७७ तयार पारी लागू गरिएको छ।

परिच्छेद १

साक्षिप्त नाम, प्रारम्भ, परिभाषा तथा उद्देश्य

१.१. संक्षिप्त नाम र प्रारम्भ :

१.१.१ यस कार्यविधिको नाम "जागृति बचत तथा क्रृष्ण सहकारी संस्था" लि, इलामको क्रृष्ण व्यवस्थापन कार्यविधि-२०६९, पहिलो संशोधन २०७७" रहनेछ।

१.१.२ यो कार्यविधि सञ्चालक समितिबाट प्रमाणित भएको मितिदेखि लागू हुनेछ।

१.२ परिभाषा :

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस क्रृष्ण कार्यविधि-२०६९, पहिलो संशोधन २०७७ मा :

१.२.१ "संस्था" भन्नाले जागृति बचत तथा क्रृष्ण सहकारी संस्था लि, लाई सम्भरनुपर्दछ।

१.२.२ "विनियम" भन्नाले जागृति बचत तथा क्रृष्ण सहकारी संस्था लि. को विनियमलाई जनाउनेछ।

१.२.३ "क्रृष्ण कार्यविधि" भन्नाले यो क्रृष्ण व्यवस्थापन कार्यविधि-२०६९, पहिलो संशोधन २०७७ लाई जनाउने छ।

१.२.४ "छुट" भन्नाले क्रृष्णको व्याजमा प्रदान गरिने छुटलाई जनाउनेछ।

१.२.५ "व्यवस्थापक" भन्नाले संस्थाको व्यवस्थापनको प्रमुखलाई जनाउनेछ।

१.२.६ "क्रृष्ण विभाग प्रमुख" भन्नाले संस्थाको क्रृष्ण विभागको प्रमुखलाई जनाउनेछ।

१.२.७ "समिति" भन्नाले सञ्चालक समितिलाई जनाउनेछ।

१.२.८ "उपसमिति" भन्नाले क्रृष्ण उपसमिति, कार्यकारी उपसमिति र धितो मुल्यांकन उपसमितिलाई जनाउनेछ।

१.२.९ "धितो" भन्नाले क्रृष्ण लगानी गर्दा सुरक्षण बापत लिईने चल वा अचल सम्पत्तिलाई जनाउनेछ।

१.२.१० "बचत जमानत" भन्नाले सदस्यहरुको संस्थामा रहेको अवधि तोकिएको बचतलाई जमानी राखेर गरिने क्रृष्ण लगानीलाई जनाउनेछ।

१.२.११ "अचल सम्पत्ति" भन्नाले घर तथा जग्गालाई जनाउनेछ।

१.२.१२ "प्रसी" भन्नाले क्रृष्ण विश्लेषणका लागि प्रयोग गरिने स्कोरिङ (मापन अंक) औजारलाई जनाउनेछ।

१.२.१३ "व्यवस्थापन कार्यदल" भन्नाले व्यवस्थापनको प्रमुख, क्रृष्ण विभागको प्रमुख र व्यवस्थापकले तोकेको कर्मचारी सहितको ३ सदस्यीय लम्हहरूलाई जनाउनेछ।

१.२.१४ "एकाधर परिवार" भन्नाले एउटै भान्साना खाना खाने परिवारला सदस्यहरुलाई जनाउनेछ।

१.२.१५ "चिन कार्ड" भन्नाले अगल क्रृष्णीका रूपमा संस्थाले प्रदान गर्ने गरिचय पत्रलाई जनाउने छ।

१.२.१६ "लाइन अफ क्रेडिट" भन्नाले स्वीकृत समय सीमा सम्म क्रृष्ण धप गर्न पाउने सुविधालाई जनाउने छ।

१.३. उद्देश्य :

१

२१३०,१९१०

३०८

२१३०,१९१०

- नियमित रूपमा बचत गर्ने
अ. १९१९८१
- यस कार्यविधिका उद्देश्यहरु देहाय बमोजिम रहने छन् :
- १.३.१ ऋण लगानी, असुली तथा ऋण व्यवस्थापन सम्बन्धि सम्पूर्ण कार्यलाई प्रभावकारी रूपमा व्यवस्थापन गर्ने ।
 - १.३.२ संस्थामा भएको पूँजी तथा बचत रकम जोखिम कम (सुरक्षित) हुने गरी सदस्यहरुलाई ऋण उपलब्ध गराउने ।
 - १.३.३ वित्तीय अनुशासन कालम गरी पूँजीको अधिकतम परिचालन गर्ने ।
 - १.३.४ सदस्यहरुको आर्थिक तथा सामाजिक जीवनस्तर उठाई आत्मनिर्भर र स्वावलम्बी बनाउने
 - १.३.५ सदस्यहरुलाई नियमित रूपमा सरल ढंगले ऋण प्रवाह गर्ने ।
 - १.३.६ ऋण स्वीकृति र नियन्त्रणमा सञ्चालक समिति, ऋण उपलमिति र कर्मचारीहरुबीच अधिकार विकेन्द्रीकरण गर्ने ।
 - १.३.७ ऋण असुली प्रक्रियालाई नियमित गर्ने ।
 - १.३.८ संस्थालाई वित्तीय रूपमा सक्षम र स्वस्थ बनाउने ।

परिच्छेद २

ऋण सम्बन्धी व्यवस्था

ऋणका मूल्य मान्यता

संस्थाले सदस्यहरुलाई प्रदान गर्ने ऋण सदस्यहरुको अधिकारको रूपमा नभई सुविधाको रूपमा लिईनेछ ।

२.१ योग्यता :

- २.१.१ सहकारी ऐन/कानून, नियमावली, सहकारी मापदण्ड, संस्थाले विनियम तथा ऋण संग सम्बन्धित कार्यविधिहरु र अन्य सम्बन्धित ऐन, नियमहरु परिपालना गर्न तत्पर हुनुपर्ने ।
- २.१.२ शेयर सदस्यता लिएको कमितमा ३ महिना पूरा भएको हुनुपर्ने । सौर्य उर्जा ऋण शेयर सदस्यता लिएको कमितमा १ महिना पूरा भएको हुनुपर्ने छ ।
- २.१.३ संस्थाको न्यूनतम २० कित्ता शेयर खरिद गरेको हुनुपर्ने ।
- २.१.४ सदस्यको ऋण निवेदन स्वीकृति पूर्व निज र निजको एकाधरका परिवारको संस्थाको ऋण कारोबार विवरण र व्यवहार लगायतका ऋण इतिहास विश्लेषण गर्दा वित्तीय अनुशासनमा रहेको हुनुपने ।
- २.१.५ संस्थाको कालो सूचीमा परेको ३ महिना भित्र ऋण माग गर्न सक्ने छैन ।
- २.१.६ आवधिक बचत धितो ऋण र आपतकालिन ऋण बाहेक ऋण माग कर्ता संग संस्थाको अन्य कुनै ऋण तथा व्याज उद्दन बाँकी नरहेको हुनुपर्ने ।
- २.१.७ ७५ वर्ष उमेर ननाधेको हुनुपर्ने । तर यो व्यवस्था बचत धितो ऋण र आपतकालिन ऋणमा आगु हुने छैन ।
- २.१.८ नियमित रूपमा बचत गरेको हुनुपर्ने ।
- २.१.९ मान्यता प्राप्त निकायबाट मानसिक सन्तुलन ठिक नभएको भनी प्रमाणित नभएको हुनुपर्ने ।
- २.१.१० अन्य वित्तीय संघ संस्थामा ऋण कारोबार गरी कालो सूचीमा नपरेको हुनुपर्ने ।
- २.१.११ ऋण माग गर्ने समयमा फौजदारी तथा अन्य कूनै कानूनी आवियोग नलागेको हुनुपर्ने ।
- २.१.१२ समय समयमा हुने संस्थाको कार्यविधि नियमको परिवर्तन तथा संसोधनलाई मान तयार भएको हुनुपर्ने ।
- २.१.१३ ऋणका लागि रीतपूर्वको आवेदन स्वयम् मागकर्ता कार्यलय वा उपस्थित भई पेश गर्नुपर्ने ।

२.२ ऋणको प्रकार

२.२.१ वर्गीकरण

संस्थावाट सदस्यहरुलाई लगानी गरिने क्रृष्णलाई सुरक्षण र क्रृष्णको प्रयोगको आधारमा निम्नानुसार वर्गीकरण गरिनेछ ।

अ) सुरक्षणको आधारमा क्रृष्णका शिर्षकहरु :

क) धितो क्रृष्ण

ख) जमानी क्रृष्ण

आ) प्रयोगको आधारमा क्रृष्णका शिर्षकहरु :

क) उत्पादनमूलक क्रृष्ण

➤ व्यवसाय क्रृष्ण (लघु व्यवसाय, मझौला व्यवसाय, कृषि व्यवसाय, ठूला व्यवसाय, सेवा व्यवसाय)

➤ कृषि तथा पशुपालन क्रृष्ण

➤ व्यवसाय प्रवर्द्धन (विस्तार)

ख) उपभोगमूलक क्रृष्ण

➤ आपतकातिन

➤ बचत सुरक्षण क्रृष्ण

➤ घरकाज क्रृष्ण

➤ शैक्षिक क्रृष्ण

➤ वैदेशिक रोजगार

➤ हायर पर्चेज

➤ इलेक्ट्रोनिक्स

➤ कर्मचारी सहुलियत

➤ सुविधा क्रृष्ण

उल्लेखित क्रृष्णका शिर्षकहरुलाई देहाय बमोजिम स्पष्ट पारिएको ।

क) धितो क्रृष्ण

धितो क्रृष्ण भन्नाले संस्थाले क्रृष्णी सदस्य संग क्रृष्ण सुरक्षण बापत चल अचल सम्पति स्वीकार गरी प्रदान गरिने क्रृष्णलाई जनाउनेछ ।

ख) जमानी क्रृष्ण

जमानी क्रृष्ण भन्नाले क्रृष्णी सदस्यले अन्य सदस्यहरुको संस्थामा रहेको बचतको आधारमा लिखित मन्त्रुरी प्राप्त गरी प्रदान गरिने क्रृष्णलाई जनाउनेछ । साथै लघु वित्त क्रृष्णको हकमा समुह जमानीमा लगानी गरिने क्रृष्णलाई समेत जनाउने छ ।

२.२.२ क्रृष्णको परिभाषा, सीमा, भाषा, व्याजदर र भुक्तानी तरीका

२.२.२.१ उत्पादनमूलक क्रृष्ण

अ) कृषि तथा पशुपालन क्रृष्ण :

परिभाषा:

एकिकृत कृषि (कुखुरा, बंगुर, माछा, हांस,) कृषि वन, तरकारी खेती, फलफुल खेती, नगदेवाली, खाद्यालन वाली, कृषि औजार खरीद, सलखाद खरीद, कुखुरा पालन, माछा पालन, मौरी पालन, च्याउ खेती, पुष्प खेती, कफि खेती, चिया खेती, नसरी, पशुपालन आदि कार्यका लागि प्रदान गरिने क्रृष्णलाई कृषि तथा पशुपालन क्रृष्ण भनिनेछ ।

क्रृष्णको सीमा र भाषा :

३
नेपाली

४८९३ अग्रिम जून २०१५

यस शिर्षकमा देहायबमोजिम क्रृष्णको सिमा र भाखा कायम रहनेछ ।

क) सानाकृष्ण परियोजना : साना परियोजना अन्तर्गत अधिकतम रु २ लाख क्रृष्ण प्रदान गर्न सकिनेछ र यसको अधिकतम भाखा २ वर्षको रहनेछ ।

ख) मझौला कृष्ण परियोजना : मझौला परियोजना अन्तर्गत अधिकतम रु२ देखि ५ लाख प्रदान गर्न सकिनेछ र यसको अधिकतम भाखा ४ वर्षको रहनेछ ।

ग) ठुला कृष्ण परियोजना : ठुला परियोजना अन्तर्गत रु. ५ लाख भन्दामाथि रु. १० लाख रकमसम्म प्रदान गर्न सकिनेछ । यसको अधिकतम भाखा ७ वर्षको रहनेछ ।

व्याजदर

यस शिर्षकमा व्याजदर साधारण सभाले तोके बमोजिम हुनेछ ।

भुक्तानी तरिका :

क्रृष्णको भुक्तानी परियोजना र कृष्णीको आम्दानीको विश्लेषण गरी आपसी सहमतिको आधारमा किस्तावन्दी लागु गरिनेछ ।

आ) व्यापार/व्यवसाय क्रृष्ण

परिभाषा :

आयात निर्यात, होलसेल व्यापार, होटल व्यवसाय, मिनि सुपर मार्केट, सुन-चौदी पसल, लशारी पोसाक, छ्यापाखाना, कुटानी-पिसानी लगायत सानो पूँजीबाट सञ्चालन गरिने प्लाष्टिक, फर्निचर, कपडा, गूल, कापी उद्योग, ईटा उद्योग, कसर उद्योग, बेवारी, सिलाई बुनाइ जुता तथा चप्पल, भसला, हस्तकला, विझुट, चाउचाउ, मैन बत्ति, साकुन, दाल भोठ, ढेरी, पशुपक्षीको दाना विक्री जस्ता उद्योग सञ्चालन गर्न लगानी गरिने क्रृष्णलाई व्यापार अथवसाय क्रृष्ण भनिन्छ ।

भुक्तानी तरिका :

क्रृष्णको भुक्तानी परियोजना र कृष्णीको आम्दानीको विश्लेषण गरी आपसी सहमतिको आधारमा किस्तावन्दी लागु गरिनेछ ।

इ) सेवा व्यवसाय क्रृष्ण :

परिभाषा

सदस्यहरूले आफ्नो भाय आजन हुने तथा समुदाय र अन्य भर्वसाधारण व्यक्तिहरूलाई समेत येवा प्रदान गर्ने हेतुलेसञ्चालन गर्न सकिने व्यवसाय (डिङ्डिङ्कूल, कलेज, अस्पताल, स्वास्थ्य क्लिनिक, इन्स्टिच्युट, कल्पलेन्सी, पर्दटन, तालिम केन्द्र आदि) लो लागि लगानी गरिने क्रृष्णलाई सेवा व्यवसाय क्रृष्ण भनिनेछ ।

क) सानासेवा व्यवसाय क्रृष्ण : साना व्यवसाय क्रृष्ण अन्तर्गत अधिकतम रु २ लाख क्रृष्ण प्रदान गर्न सकिनेछ र यसको अधिकतम भाखा २ वर्षको रहनेछ ।

ख) मझौला सेवा व्यवसाय क्रृष्ण : मझौला व्यवसाय क्रृष्ण अन्तर्गत अधिकतम रु २ देखि ५ लाख प्रदान गर्न सकिनेछ र यसको अधिकतम भाखा ३ वर्षको रहनेछ ।

ग) ठुला सेवा व्यवसाय क्रृष्ण : ठुला व्यवसाय क्रृष्ण अन्तर्गत र ५ लाख भन्दा माथि रु. २० लाख रकमसम्म प्रदान गर्न सकिनेछ । यसको भुक्तानी अद्यधि अधिकतम भाखा ५ वर्षको रहनेछ ।

व्याजदर

यस शिर्षकमा व्याजदर साधारण सभाले तोके बमोजिम हुनेछ ।

भुक्तानी तरिका :

क्रृष्णको भुक्तानी अभिवार्य किस्तावन्दी रूपमा गर्नुपर्नेछ । परियोजना र कृष्णीको आम्दानीको विश्लेषण गरी आपसी सहमतिको आधारमा मासिक वा त्रैमासिक किस्तावन्दी लागु गरिनेछ तर त्रैमासिक किस्तावन्दीको व्याजदर मासिक किस्तावन्दीको भन्दा १ प्रतिशत बढी हुनेछ ।

२.२.२.२ उपभोगमूलक क्रृष्ण :

✓ अग्रिम जून २०१५
४ अग्रिम जून २०१५
नेपाल २०१५ अग्रिम जून २०१५
नेपाल २०१५ अग्रिम जून २०१५

अ) आपतकालिन ऋण :

सदस्य वा एकाघर परिवारमा अकस्मात पर्ने आउने घटना (अकस्मात अस्पताल पुऱ्याउनु पर्ने अवस्था, डेलिभरी, झाहावान्ता, हृदयधात, सर्पदंश, दुर्घटना, दैविकप्रकोप, मृत्यु आदि) का लागि प्रदान गरिने ऋणलाई आपतकालिन ऋण भनिन्छ ।

ऋणको अवधि

यस प्रकारको ऋणको अवधि अधिकतम ३ महिनाको हुनेछ ।

ऋणको सीमा

यस प्रकारको ऋण अधिकतम रु. ५,०००,००० मात्र लगानी गरिनेछ ।

व्याजदर :

यस शिर्षकमा व्याजदर साधारण सभाले तोके बमोजिम हुनेछ ।

भुक्तानी तरिका :

ऋणको भुक्तानी एकमात्र गर्नुपर्नेछ ।

आ) सुविधा ऋण

परिभाषा

ऋण कारोबारमा तोकिएको शर्त बमोजिम नियमित किस्ता भुक्तानी गरी संस्थाको रेकर्डमा उल्कृष्ट ठहरिएका ग्रिनकार्ड प्राप्त असल ऋणीहरूलाई प्रदान गरिने ऋणलाई सुविधा ऋण भनिनेछ ।

ऋण प्राप्त गर्ने आधार :

क) १ वर्षभन्दा बढी अवधिको कमितमा २ वटा ऋणको कारोबार गरेको र विगत ५ वर्षसम्मको अवधिमा गरेको ऋण कारोबारमा संस्थाको रेकर्डमा एक दिन पनि ऋणको भाखा ननधाएको हुनु पर्ने ।

ख) संस्थामा बचत नियमित रूपमा गरेको हुनु पर्ने ।

ग) संस्थामा कमितमा २ वटा बचत खाता (मासिक नियमित बचत र कारोबार/ऐच्छिक बचत) खोलि नियमित रूपमा कारोबार गरेको हुनु पर्ने ।

ऋणको सीमा :

१ देखि ५ लाख सम्म ऋण लिने सदस्यलाई अधिकतम रु. ५० हजार र ५ लाखभन्दा बढी ऋण लिने सदस्यलाई अधिकतम रु. १,००,०००- मात्र लगानी गरिनेछ ।

ऋणको अवधि :

यो ऋणको अवधि अधिकतम ६महिना हुनेछ ।

व्याजदर :

यस प्रकारको ऋणको व्याजदर संस्थाको ऋणमा लिईने न्यूनतम व्याजदर भन्दा १ प्रतिशतकम हुनेछ, र न्यूनतम व्याजदर आधार मान्दा आपतकालिन ऋणलाई समावेश गरिने छैन ।

भुक्तानी तरिका :

यस प्रकार ऋणको भुक्तानी (साँवा) अनिवार्य मासिक किस्तावन्दीमा गर्नुपर्नेछ ।

इ) बचत सुरक्षण ऋण :

परिभाषा :

शेयर सदस्यको आफूनी वा अन्य सदस्यको सम्पर्को बचत जमानतबाट आवश्यक घरकाज कागजा लागि देइने ऋणलाई बचत सुरक्षण ऋण भनिने छ ।

ऋणको सीमा

४०५० ७८६१४१८८

शेयर र वचतको ९० प्रतिशतसम्म क्रृण लगानी गरिनेछ ।

अवधि :

यस प्रकारको क्रृणको अवधि बढीमा १वर्षको हुनेछ ।

ब्याजदर :

यस शिर्षकमा ब्याजदर साधारण समाले तोके बमोजिम हुनेछ ।

भुक्तानी तरिका :

यस प्रकार क्रृणको भुक्तानी सम्भौता अनुसार अनिवार्य भासिक वा त्रैमासिक किस्तावन्दीमा गर्नुपर्नेछ ।

इ) बैदेशिक रोजगार क्रृण

परिमाण :

सदस्य वा निजको एकाधरका परिवारको सदस्य रोजगारीका लागि बैदेशिक रोजगार क्रृण भनिन्दू ।
यस प्रकारको क्रृण रोजगारीमा जाने देशको भिसा प्रक्रियाको लागि लाग्ने खर्च तथा टिकट खाँडका आधारमा मात्र प्रदान गरिनेछ ।

क्रृणको सीमा :

यस प्रकारको क्रृणको अधिकतम सीमारु. १० लाखसम्मको हुनेछ ।

क्रृणको अवधि

यस प्रकारको क्रृणको अवधि अधिकतम ७ वर्षको हुनेछ ।

ब्याजदर :

यस शिर्षकमा ब्याजदर साधारण समाले तोके बमोजिम हुनेछ ।

भुक्तानी तरिका :

क्रृणको भुक्तानी क्रृणीको आम्दानीको विश्लेषण गरी आपसी सहभतिको आधारमा किस्तावन्दी लागु गरिनेछ ।

उ) शैक्षिक क्रृण :

परिमाण :

सदस्य अधिकतम तथा सदस्यको परिवारले स्वदेश तथा बिदेशमा उच्चशिक्षा प्राप्त गर्नेका लागि जाना लागि प्रदान गरिने क्रृणलाई शैक्षिक क्रृण भनिनेछ ।

क्रृणको सीमा :

यस प्रकारको क्रृण अधिकतम रु. १० लाखसम्म मात्र लगानी गरिनेछ ।

क्रृणको अवधि :

यस प्रकारको क्रृणको अवधि अधिकतम ७ वर्षको हुनेछ ।

ब्याजदर :

यस शिर्षकमा ब्याजदर साधारण समाले तोके बमोजिम हुनेछ ।

भुक्तानी तरिका :

क्रृणको भुक्तानी क्रृणीको आम्दानीको विश्लेषण गरी आपसी सहभतिको आधारमा किस्तावन्दी लागु गरिनेछ ।

४०५० ७८६१४१८८

ज) हायर पॉर्ट ऋण :

परिभाषा

संस्थाका स्वामित्वमा आठन सक्ने खालका निजी प्रयोजन, वा व्यवसायिक प्रयोजनका लागि तीनपाईये, चारपाईये र मोटरसाइकल सवारीसाधन खरिद गर्नको लागि प्रदान गरिने ऋणलाई हायर पर्चेज ऋण भनिनेछ ।

ऋण प्राप्त गर्ने आधार :

- यस प्रकारको ऋण प्राप्तीको लागि ऋणी सदस्य वा परिवारको भरपर्दो मासिक आयश्रोत हुनु र निजी प्रयोजनको लागि पनि भरपर्दो आयश्रोत खुलाउनुपर्नेछ ।
- गरिने सवारी साधनको ऋण चुक्ता नगरुन्जेल सम्भका लागि संस्थाको नाममा दर्ता देन्म रहनेछ ।
- ऋणीले सवारी साधनको नियमानुसार ऋण चुक्ता नगरुन्जेल पूर्ण (Full insurance) बिमा गर्नु पर्नेछ ।
- ऋणीले सवारी साधनको कर नियमानुसार तिरी रहनु पर्नेछ ।
- सवारी साधन दुर्घटना वा चोरी भएको हकमा त्यसको बाटै प्रकारको क्षति वहोन संस्था वाध्य होइन ऋणी स्वयम् वा ऋणीको परिवारले त्यसको क्षति व्यहोनु पर्नेछ ।
- सुन्नीकरणको कम्तीमा ३० प्रतिशत स्वयम् लगानी गर्नुपर्नेछ ।

ऋणको सीमा :

यस प्रकारको ऋणको सीमासवारी साधनको मूल्यको अधिकतम ७० प्रतिशत हुनेछ । तर चारपाईये सवारी साधन खरिदका लागि रु.१० लाख भन्दा बढी लगानी गरिने छैन । मोटरसाइकलको हकमा २२० मि.सि. सम्भमाद लगानी गरिने छ ।

ऋणको अवधि :

यस प्रकारको ऋणको अधिकतम अवधि चारपाई सवारी साधनमा ७ वर्षको र दुई पाँच सवारी साधनको हकमा २ वर्ष भन्दा बढी हुने छैन । तीनपाईये साधनको हकमा ४ वर्ष भन्दा बढी हुने छैन ।

ब्याजदर :

यस शिर्षकमा ब्याजदर साधारण सभाले तोके बमोजिम हुनेछ ।

भुक्तानी तरीका :

ऋणद उक्तानी (सांबः तथा ब्याज) अनिवार्य मासिक किस्तावन्दी गर्नुपर्नेछ ।

ओ)इलेक्ट्रोनिक ऋण

परिभाषा :

सदस्यलाई घरायसी इलेक्ट्रोनिक्स सामानहरु टि.भी., मोबाईल, फ्रिज, डि.मि.डी./ब्लू रे प्लेयर, कम्प्यूटर, बासिङ मेसिन, भ्याकूम किलनर लगायतकाविहुतीय उपकरण खरिद गर्नका लागि उपलब्ध गराइने ऋणलाई इलेक्ट्रोनिक्स ऋण भनिन्छ ।

ऋणको सीमा :

मूल्यको ५०% लगानी हुनेछ ।

ऋणको अवधि :

यस प्रकारको ऋणको अवधि अधिकतम १वर्षको हुनेछ ।

ब्याजदर :

यस शिर्षकमा ब्याजदर साधारण सभाले तोके बमोजिम हुनेछ ।

भुक्तानी तरीका :

Signature *Date* *Signature* *Date*

नेत्रको लगानी मासिक किस्तावन्दीमा गर्नुपर्नेछ।

बौघरकाज :

परिभाषा

सदस्य ले आफ्नो धरायसी तथा सामाजिक कार्य गर्नका लागि धितो जमानत राखी लिईने
ऋणले घरकाज ऋण भनिन्छ।

ऋणको सीमा

यस पत्तारको ऋणको अधिकतम सीमाहरू लाखसम्मको हुनेछ।

ऋणको :

यसको ऋणको अवधि अधिकतम ४ वर्षको हुनेछ।

ब्याजदर :

यस शिर्षकमा ब्याजदर साधारण समाले तोके बमोजिम हुनेछ।

भुक्तानी तरिका :

ऋणको भुक्तानी ऋणीको आमदानीको विश्लेषण गरी आपसी रहमतिको आधारमा किस्तावन्दी आगु
गरिने

परिच्छेद ३

ऋण लगानी प्रक्रिया

३.१ ऋण मा फाराम :

माथि : खित ऋण पाग गर्नको लागि अनुसूची १ बमोजिमको ऋण माग फाराम प्रयोग गरी
तोकिए आवश्यक कागजातहरू संस्थामा दर्ता गराउनुपर्नेछ।

३.२ आवश्यक नागरिकतातहरू

- क) जग्गाधनि प्रमाण पुर्जः सब्कल/प्रतिलिपि
- ख) घरजग्गाको चालु आ.व को तिरो वा एकिकृत सम्पत्ति कर निरेको रसिद
- ग) धितोको नापी नक्शा (कायल/बार्ड नक्शा) नापीबाट प्रमाणित भएको।
- घ) नेपाल नागरिकताको प्रमाण-पत्रको प्रतिलिपि
- ड) शेषः माण पत्र सद्वल/प्रतिलिपि
- च) धित, मूल्यांकन प्रतिवेदन
- छ) घरको हकमा न.पा. वा गा.वि.स.ले प्रमाणित नक्शापास प्रराण पत्र तथा मूल्यांकन।
- ट) एकाधरको परिवारको धितो भएमा सम्बन्धितको मन्जुरीनामा (अनुसूची २ बमोजिमको)
- ठ) मन्जुरीनामा दिने व्यक्तिको नागरिकताको प्रतिलिपि।
- त) मन्जुरीनामा दिने व्यक्तिको फोटो १ प्रति।
- इ) व्यवसायिक ऋणको हकमा चार किला प्रमाणित/प्यान द, भ्याटको व्यवसाय दर्ता प्रमाण पत्र,
प्यान/भ्याट नं २ पछिल्लो आ.व.को कर चुका प्रमाण पत्र र गत आ.व.को लेखा पारिज्ञान
प्रतिवेदन
- इ) व्यवसायिक योजना
- ण) सबारी धनी दर्ता प्रमाण पत्रको प्रतिलिपि
- त) सबारी चालक अनुमती प्रमाण पत्र

गोपनीय नेत्रको लगानी

- २०१५ का नियम
- नोवेंबर २०१५ का नियम
- ४) बीमालेखको प्रतिवेदन
 ८) संस्थाले माग गरेका अन्य कागजातहरु
 क्रृष्ण सम्भौता पत्र (अनुसूची १४)
 बचत जमानत कबुलियतनामा फारम (अनुसूची १५)

३.३ अचल सम्पति धितो जमानत :

- ३.३.१ संस्थामा आबढ़ सदस्यले आफ्नो वा एकाधर परिवारभित्रको सदस्यको नाममा दर्ता रहेको अचल सम्पति मात्र धितो जमानत बापत संस्थामा राख्न पाउनेछ ।
- ३.३.२ धितो दिएको अचल सम्पति संस्थाबाट अनुसूची ३ धितो मूल्यांकन फाराम(बमोजिमको निर्धारित प्रक्रिया पूरा गरी मूल्यांकन गरिने र मूल्यांकन अंकको अधिकतम ८० प्रतिशतमा नबढाई क्रृष्ण प्रदान गर्न सकिनेछ ।
- ३.३.३ अचल सम्पति उपयुक्तता हेरी धितो जमानत स्वरूप स्वीकार गर्ने प्राथमिकता दिइनेछ ।
- ३.३.४ धितो मूल्यांकन शुल्क धितो मूल्याङ्कन कार्यविधि अनुसार हुनेछ ।

३.४ धितो/जमानत मूल्यांकन प्रक्रिया

३.४.१ धितो तथा जमानीको व्यवस्था :

- क) आपतकालिन क्रृष्णको हकमा कुनै सदस्य वा निजको परिवारमा मृत्यु भएमा, बाढी, पहिरो, आगजनी, दुर्घटना, दैवी आपत विपत परेमा र विरामी परि अस्पतालमा भर्ना गरी उपचार गराउनुपर्ने अवस्थामा एक जना शेयर सदस्यको जमानी तथा सिफारिस लिनु पर्ने छ ।
- ख) बचत सुरक्षण क्रृष्णको हकमा अनुसूची १५ बमोजिमको बचत जमानत कबुलियतनामा फारम भर्नुपर्ने छ । कुनै सदस्यले जमानी दिएको रकम बराबरको क्रृष्ण नबुझाएको खण्डमा पनि अन्य शेयर सदस्यको जमानी प्राप्त भएमा क्रृष्ण माग गर्ने पाउनेछ । धितो जमानत राख्नी दिइने र आपतकालिन क्रृष्णको हकमा जुनसुकै बेला क्रृष्ण माग गर्ने पाउने छ ।
- ग) हायरपर्चेज क्रृष्णको हकमा क्रृष्ण लिई खरिद गरिने यातायातको साधन नै धितो रहनेछ । साथै चारपाँच साधनमा अचल सम्पति समेत धितो लिईनेछ । यातायात (हायरपर्चेज) क्रृष्णको धितो रहने सवारी साधनको विमा अनिवार्य गर्नु पर्नेछ । हायरपर्चेज क्रृष्ण लगानी सम्बन्धमा आवश्यक व्यविधि स्पष्ट पार्न संस्थाले छुटै कार्यविधि बनाई लागु गर्नेछ ।
- घ) घर धितोमा राखिने क्रृष्णको हकमा धितोमा रहेको घरमा आगलागी, हुलदंगा जस्ता जोखिमका सम्भावना भएको व्यवसायहरु सञ्चालन भएको अवस्था, सो क्रृष्णजग्गाको मूल्यांकन भन्दा अधिक रहेको अवस्थामा साथै रु.१० लाखभन्दा माथिको क्रृष्ण लगानी गर्नुपर्ने अवस्थामा धितोमा रहने घरको विमा अनिवार्य गर्नुपर्नेछ ।
- ड) घरको मूल्यांकन गर्दा निर्माण सम्पन्न भएको भितिले १ वर्ष पुरा भएपछि घटदो दरमा वार्षिक ५ प्रतिशतको दरले हास किट्ठि गरी मूल्य काथम गरिनेछ ।

३.५. धितो सम्बन्धि हृदस्याद

- ३.५.१ घर जग्गा रजिस्ट्रेशन पारित भएको भितिले ३५ दिन पूरा भएको हुनु पर्नेछ ।
- ३.५.२. धितो दिने घर जग्गा बक्सपत्रबाट प्राप्त हुन आएमा ३५ दिन पूरा भएको हुनु पर्नेछ ।
- ३.५.३ अपुतालीबाट प्राप्त गरेका क्रृष्ण जग्गा धितो दिने भएमा ३ वर्ष पुरा भएको हुनु पर्नेछ ।

- २०१५।१।१
- ३.५.४ अंशवप्णवाट प्राप्त स्वामित्व भएको धितो भएमा ३५ दिन पूरा भएको हुनु पर्नेछ तर अंशवप्णवाको लिखत प्राप्त नभएमा ३ महिना ३५ दिन पूरा भएको हुनुपर्ने ।
- ३.५.५ नामसारीबाट प्राप्त स्वामित्व भएको धितो भएमा कानुनी हदम्याद लाग्ने छैन ।
- ३.५.६ लिलाम बढाबढाट सकार गरेको घर जग्गा धितो भएमा हदम्याद लाग्ने छैन ।
- ३.५.७ धितो दिने घर जग्गामा विद्युत उच्च भोल्टेज(हाइटेन्सन लाइन) भएमा सम्बन्धित निकायले तोकिएको मापदण्डको दूरी कटाई बनाएको घर हुनु पर्ने र जग्गाको हकमा कूल झेत्रफलबाट प्रभावित झेत्रफल कहा गरी मूल्यांकन गर्नु पर्नेछ ।
- ३.५.८ नदी खोला खोल्सा आदिको अवस्था हेरी धितो नोक्सानी नहुने अवस्था रहेमा नदी, खोला र खोल्साको प्रकृति अनुसार १०० फिट सम्म कहा गरी मूल्यांकन गर्नु पर्नेछ । तर राजमार्गको हकमा सङ्केत विभाग वा स्थानीय निकायले तोकेको सङ्केत सिमा कटाई बाँकी रहने घर जग्गाको मात्र मूल्यांकन गर्नु पर्नेछ ।
- ३.५.९.माथि जुनसुकै कुरा लेखिएको भएपनि धितो सम्बन्धि हदम्याद प्रचलित कानून बमोजिम हुनेछ ।

३.६ ऋण विश्लेषण(5C)

प्रकिया पुरा भई आएको ऋण निवदेनलाई ५सी का आधारमा (अनुसूची ४ बमोजिम) विश्लेषण गरी राय, टिप्पणीका साथ सिफारिश सहित स्वीकृतिका लागि प्रधिकार प्रदूष निकायमा पेश गरिनेछ । यस कममा धितो मूल्यांकन गर्न अखियार प्राप्त निकायल संस्थाको निर्धारित ढांचा बमोजिम धितो मूल्यांकन गरी सिफारिश सहित सम्बन्धित निकायमा मूल्यांकन प्रतिवेदन पेश गर्नेछ । ५सी मा ६० प्रतिशत भन्दा कम अंक प्राप्त गरेको अवस्थामा ऋणको प्रक्रियालाई अगाडि बढाईने छैन ।

३.६.१ ५सी का आधारमा प्राप्त कुल स्कोरको तह र ऋण सिफारिश/स्वीकृती सम्बन्धि कारबाही

कुल स्कोर (प्रतिशत)	निर्णय र आवश्यकता
६०% वा सो भन्दा तल	सिफारिश/स्वीकृत तर्गतै, किन कि यस्तो ऋणहरू असुल हुने सम्भावना नै हुनेछ ।
६१% देखि ८०% सम्म	सिफारिश/स्वीकृत गर्ने, तर धितो अनिवार्य, जमानी अनिवार्य, नियमित वा अनिवार्य बचत गरिरहेको हुनुपर्ने र छिटो सुपरिवेक्षण गर्नु पर्ने ।
८१% देखि ९०% सम्म	सिफारिश/स्वीकृत गर्ने, तर कुनै भ कुनै धितो चाहिने र दिग्गो सुपरिवेक्षण हुनु पर्ने ।
९१% देखि १००% सम्म	कहिलेकाही अनुगमन गर्दा हुने ।

३.७ ऋण स्वीकृतिका आधार तथा अधिकार बेत्र

ऋण स्वीकृति गर्दा देहाय बमोजिमका प्रकृया र आधार लिईनेछ तथा अधिकारको प्रत्यायोजन गरिनेछ ।

३.७.१ धितो बाहेकका ऋण :

क्रसं	ऋणका प्रकार	सिफारिश कर्ता	ऋण स्विकृत गर्ने
१	आपतकालिन, बचत सुरक्षण, इलेक्ट्रोनिक्स, सुविधा ऋण,	व्यवस्थापक	अध्यक्ष

३.७.२ जग्गा धितो ऋण

क्र लं	ऋण रकम/प्रकार	धितो मूल्यांकन	सिफारिश कर्ता	ऋण स्विकृत गर्ने
१	रु. २ लाखसम्म	धितो मूल्यांकन उपसमिति ।	ऋणउपसमिति संयोजक तथा व्यस्थापक ।	अध्यक्ष स्वीकृत गरी सञ्चालक समितिले अन्मोदन ।

२	रु. २ लाख माथि ५ लाख सम्म	धितो मूल्यांकन उपसमिति ।	ऋण उपसमितिले ।	सञ्चालक समिति ।
३	रु. ५ लाख माथि	धितो मूल्यांकन उपसमिति ।	ऋण उपसमिति ।	सञ्चालक समिति ।

३. ऋण निवेदन माथि कारबाही :

प्रक्रिया पूरा भई आएको ऋण निवेदनलाई ऋण लगानी कार्यविधी अनुरूप ऋण स्वीकृत गरी सदस्यलाई ऋण प्रदान गरिनेछ ।

३.९ जानकारी :

ऋण स्वीकृत वा अस्वीकृतको जानकारी निर्णय भएको नितिले ७ दिन भित्र ऋण माग गर्ने सदस्यलाई दिनुपर्दछ ।

३.१० धितो रोकका, दृष्टिबन्धक तथा सवारी साधन नामसारी :

३.१०.१ ऋण स्वीकृत भएपछि घर जग्गाको विवरण (अनुसूची-५ क र ख) अनुसार रोकका वा दृष्टिबन्धक गर्ने मालपौत कार्यालयमा पठाउनुपर्दछ ।

३.१०.२ संस्थाले धितो रहने घर जग्गा संस्थाको नाममा दृष्टिबन्धकपास वा ठाडो रोकका गरी ऋण प्रदान गरिनेछ । उक्त घर जग्गा रोकका तथा संस्थाको नाममा दृष्टिबन्धक गर्दा लाग्ने खर्च सबै सम्बन्धित ऋणी सदस्यले बेहोर्नु पर्नेछ ।

३.१०.३ यातायात (हायर पर्चेज) ऋणमा सम्बन्धित सवारी साधन पास गर्दा सो बापत लाग्ने सम्पूर्ण खर्च ऋणी सदस्य स्वयमले व्यहोर्नु पर्ने छ ।

३.११. ऋण उपसमिति :

३.११.१ संस्थाको विनियममा उल्लेख गरिए अनुसारको संस्थाको ऋणको लगानी तथा असुली व्यवस्थापनका लागि एक ऋण उपसमिति रहनेछ ।

३.११.२ ऋण उपसमितिको बैठक सामान्यतया महिनामा १ पटक बस्नेछ र आवश्यकता अनुसार अन्य समयमा पनि बस्न सक्नेछ ।

३.११.३ संस्थाको ऋण लगानी तथा असुलीको प्रभावकारी व्यवस्थापन गर्ने ऋण लगानीका अवसरहरूको प्रहिचान ऋण विश्लेषण, धितो निरीक्षण तथा मूल्यांकन, ऋण सिफारिश तथा स्वीकृति, ऋणको जनुगमन, ऋण असुलीमा सहयोग, ऋण प्रतिवेदन सञ्चालक समितिमा पेश तथा साधारण समाले ऋणसंग सम्बन्धित तोकिदिएँ तो कार्यहरू ऋण उपसमितिको कार्य हुनेछ ।

३.११.४ संस्थाको ऋण व्यवस्थापनमा ऋण उपसमितिको भूमिकाको आधारमा सञ्चालक समितिले ऋण उपसमितिका सदस्यहरूलाई समय समयमा निर्धारण गरे बमोजिमको यातायात तथा खाजा खर्च वा बैठक भत्ता उपलब्ध गराईनेछ ।

३.१२. ऋण व्यवस्थापन कार्यदल :

सञ्चालक समितिले प्रदान गरेको अखिलयारको आधारमा ऋण लगानी तथा असुली व्यवस्थापन समेतका लागि ३ सदस्यीय १ ऋण व्यवस्थापन कार्यदल गठन गरिनेछ । जसमा संस्थाका व्यवस्थापक, ऋण अधिकृत वा ऋण सहायक र व्यवस्थापकले तोकेको कर्मचारी गरी ३ जना सदस्य रहनेछन् । कार्यदलको बैठक आवश्यकता अनुसार बस्नेछ । सञ्चालक समितिले प्रदान गरेको अखिलयारको आधारमा ऋण फॉटबाट सिफारिश भई आएका ऋणको औचित्य र आवश्यकता

२०१५।१९

विश्लेषण गरी ऋण स्वीकृती गर्नु कार्यदलको प्रभुत्व कार्य हुनेछ । स्वीकृत ऋण प्रतिवेदन सञ्चालक समितिको बैठकमा पेश गरिनेछ ।

३.१३. ऋणको स्वीकृती प्रकृया :

३.१३.१ बचत/धन जमानीको आधारमा प्रदान गरिने ऋण

बचतको आधार अन्तर्गत बचतहरूलाई (भुक्तानी रोक्का गरी) ऋण लगानी गरिनेछ । यस प्रकारको ऋण संस्थाका अन्य सदस्यहरूको बचत जमानी राखेर पनि दिन सकिनेछ र यसका लागि ऋण निवेदन एवं तमसुकमा निजहरूको भन्नुपरी लिनु पर्नेछ ।

क) यस प्रकारको ऋणको हकमा सदस्यले ऋण रकम सम्बन्धित कर्मचारीले सिफारिश सहित ऋण स्वीकृतीको लागि व्यवस्थापक समझ पेश गर्नुपर्नेछ ।

ख) व्यवस्थापकले ऋण मागपत्र अध्ययन र विश्लेषण गरी स्वीकृत गरेपछि सम्बन्धित कर्मचारीले आवश्यक प्रक्रिया पूरा गरी ऋण प्रदान गर्न सक्नेछन् ।

ग) यस प्रकारको ऋण आवधिक बचत बाहेको हकमा अधिकतम अवधि १ वर्षको हुने छ र आवधिक बचतको हकमा भने आवधिक बचतको अवधि बराबर ऋणको भाखा रहनेछ ।

घ) यस प्रकारको ऋण नियमित र आवधिक बचतको हकमा अधिकतम ९०% मात्र ऋण लगानी गरिनेछ ।

३.१४. अचल सम्पति धितो राखि दिईने ऋणको स्वीकृती प्रक्रिया :

३.१४.१ कुनै सदस्यले अचल सम्पति धितो राखि ऋण मागपत्र पेश गरेमा सम्बन्धित कर्मचारीले ऋण निवेदन साथ आवश्यक कागजातहरू प्रस्तुत भए नभएको हेँ र पूरा नभएको भए पूरा गराउनुपर्नेछ ।

३.१४.२ ऋण मागकर्ता सदस्यसंग ऋण सम्बन्धमा आवश्यक छलफल गरी विस्तृत जानकारी लिनुपर्नेछ ।

३.१४.३ संस्थाको ऋण कार्यविधि अनुरूप प्रक्रिया पूरा भएको देखिएमा धितो मूल्यांकनको लागि सिफारिश एवं स्वीकृतको अधिकार बमोजिम तोकिएको समय भित्र धितो मूल्यांकन गरी सम्बन्धित निकायमा पेश गर्नुपर्नेछ ।

३.१५. निवेदन दस्तुर :

ऋण मागपत्र प्रस्तुत गर्दा निवेदन दस्तुर बापत देहाय बमोजिमको निवेदन दस्तुर संस्थामा बुझाउनुपर्नेछ ।

३.१५.१ बचत धितो वा जमानीमा प्रदान गर्ने ऋणमा : रु. निशुल्क ।-

३.१५.२ अचल सम्पति धितोमा प्रदान गर्ने ऋणमा : रु. निशुल्क ।-

३.१६. धितो मूल्यांकन शुल्क :

निर्देशिकामा व्यवस्था भए बमोजिम हुनेछ ।

३.१७. रोक्का/फुकुवा दस्तुर :

संस्थाले कुनै सदस्यलाई ऋण प्रवाह गर्दा ऋणी स्वयंले धितो रोक्का दस्तुर तथा फुकुवा दस्तुर बुझाउनु पर्नेछ ।

३.१८. ऋण व्यवस्थापन शुल्क :

ऋण स्वीकृती प्रकृयामा लाग्ने खर्च व्यवस्थापनका लागि साधारण सभाले तोके बमोजिम हुनेछ ।

२०१५।१९

३.१८ शेयर तथा बचत थप गर्नुपर्ने :

ऋण लगानी गर्दा लगानी रकमको कम्तीमा १ प्रतिशत शेयर थप गर्नुपर्नेछ वा साधारण समाले तोके बमोजिम हुनेछ ।

३.१९.धितो रोबका :

ऋण स्वीकृत भई संकेपछि मालपोत कार्यालयको रेकर्डमा घटीमा स्वीकृत ऋण रकम बराबरको धितो रोबका/दृष्टिबन्धक गरी सोको जानकारी पत्र सम्बन्धित ऋण मागकर्ताको व्यक्तिगत फाइलमा समावेश गरिनेछ । धितो रोबका/दृष्टिबन्धक पास कार्यमा संस्थाकै कर्मचारी वा संस्थाले तोकेको प्रतिनिधि संलग्न हुनुपर्नेछ ।

३.२०. ऋण प्रवाह (निकाशा)

३.२०.१ ऋण स्वीकृत भैसकेपछि ऋणी सदस्यलाई ऋण निकाशाको लागि अनुसूची ६ बमोजिमको तमसुक गराई ऋण निकाशा गरिनेछ । संस्थाले सदस्यलाई ऋण प्रदान गर्दा सम्झौता पत्र र भरपाइमा दस्तखत गराई सदस्यको कारोबार बचत खातामा रकम जम्मा गरिनेछ । चेक वा नगदमार्फत लगानी गर्ने अवस्थामा सदस्यलाई ऋणको चेक वा नगद बुझ्नु पूर्व अनुसूची ७ बमोजिमको नगद वा चेक बुझिलिएको भपाई अनिवार्य गर्नुपर्नेछ । स्वीकृत भई किस्ताबन्दीमा प्रदान गर्नु पर्ने प्रकृतिको ऋणको अनिवार्य सदुपयोगिता निरीक्षण गरेर मात्र अन्य किस्ता प्रदान गरिनेछ । स्वीकृत भएको ऋण बमोजिमको ढाँचामा तमसुक तयार गरी सो तमसुकमा ऋणीको लेखात्मक तथा खात्मक सहिष्णुप गराई कम्तीमा १ जना एकाघर परिवारको सदस्य सहित २ जना साक्षीहरु राखि रितपूर्वक तमसुकमा दस्तखत गराएपछि मात्र ऋण प्रदान गरिनेछ । तर बचत सुरक्षण ऋणमा भने सम्बन्धित घन जमानी बस्नेहरुको दस्तखत हुनु पर्नेछ ।

३.२०.२ ऋण मागकर्ताले ऋण स्वीकृत भएको ३ महिना भित्र ऋण लगिसक्नु पर्नेछ अन्यथा स्वीकृत ऋण स्वतः रद्द हुनेछ ।

३.२०.३ ऋणी शेयर सदस्यले स्वीकृत ऋणको सीमा समय अनावै ऋण रकम तथा किस्ता भुक्तानी गरी ऋण भुक्ता भई नसकेको अवस्थामा सोही समय सीमा कायम रहने गरी स्वीकृत सीमा रकम सम्म ऋण थप गर्न सकिने छ । थप ऋण रकमको ऋण व्यवस्थापन शुल्क तथा ऋण निलेदन शुल्क लाग्नेछ । यसको कार्यान्वयन लाईन अफ केहिट (निरन्तर ऋणी) कार्यविधि अनुसार हुनेछ ।

३.२१ ऋण अनुगमन तथा निरीक्षण (ऋण सदुपयोगिता जाँच)

३.२१.१ ऋण निकाशा भएपछि ऋणको सही सदुपयोग भएको छ वा छैन सोको अनुगमन गर्न संस्थाको ऋण विभाग र ऋण उपसमिति जिम्मेवार रहनेछ ।

३.२१.२ ऋण अनुगमन गर्दा विशेषत नयाँ तथा वढि जोखिम युक्त क्षेत्रमा लगानी गरिएका तथा ठूलो आकारका शंकस्पद ऋणहरुलाई अनुगमनमा प्राथमिकता दिइनेछ ।

३.२१.३ ऋण अनुगमन गर्दा अनुसूची ६ बमोजिमको फाइलमा प्रयोग गरी ऋणीको सम्बन्धित फाइलमा राखिनेछ ।

३.२१.४ ऋण सदुपयोग नभएको अवस्थामा ऋण सदुपयोग हुन नसक्नुको कारण समेत खुलाई त्यस्ता ऋणी उपर गर्नुपर्ने आवश्यक कारबहिको लागि सञ्चालक समितिमा अनुसूची ९ बमोजिमको फाइलमा प्रयोग गरी अनुगमनकर्ताले सिपारिश गर्नुपर्नेछ ।

३.२१.५ अनुगमन प्रतिवेदनबाट ऋणको दुरुपयोग भएको देखिन आएमा तुरन्त ऋण असुली प्रक्रियालाई अगाडि बढाइनेछ । यस्तो अवस्थामा संस्थाले बढीमा २ प्रतिशत सम्म (हजारा वापत) व्याजदर थप गरी ऋण असुल गर्न सक्नेछ ।

३.२२

३.२३

३.२२ व्याजमा छुट तथा हर्जना :

३.२२.१ छुट तथा हर्जना साधारण समाले तोके बमोजिम हुनेछ ।

३.२३ स्वीकार्य भुक्तानी :

३.२३.१ नगद :

ऋण तथा व्याजको भुक्तानी नेपाली मुद्रामा मात्र स्वीकार गरिनेछ । जिन्सी स्वीकार गरिने छैन । संस्थाको बैंक खातामा नगद जम्मा गरिएको बैंक भौचरलाई समेत नगदै सरह मानिनेछ ।

३.२३.२ चेक:

संस्थाले समय समयमा स्वीकार गर्न सक्ने बैंकहरुको चेक स्वीकार सम्बन्धि सूचना जारी गर्न सक्नेछ तर यस्तो चेक सदस्य वा निजको घरपरिवारको, भरखरै खिचिएको, विश्वासयोग्य र स्थानीय बजारमा कार्बालय भएको बैंकको हुनु पर्नेछ । तर तेश्रो पक्षको चेक भने संस्थाले स्वीकार गर्ने छैन । यदि कुनै सदस्यको चेक बाउन्स भएको पाइएमा ऋण विभाग प्रभुखले तत्काल सम्बन्धित सदस्यलाई जानकारी गराउनु पर्नेछ तथा त्यसको जिम्मेवार स्वयम् सदस्यनै हुनेछ । त्यस्तो सदस्यको चेक अकोपटक देखि संस्थाले स्वीकार गर्न बाध्य हुने छैन । ऋण चुनां र धितो फुकुवा भने चेक नगदमा परिणत भए पश्चात मात्र हुनेछ ।

३.२४ ऋणको प्रतिवेदन

व्यवस्थापनले हरेक महिनाको ७ गते भित्र अधिल्लो महिनाको भसान्त सम्मको ऋण प्रतिवेदन अनुसूची १० बमोजिम सञ्चालक समिति तथा ऋण उपसमितिको संयोजकलाई पेश गर्नु पर्नेछ । सीही प्रतिवेदन बमोजिम भाखा नाथेको तथा असल ऋणको लागि ऋणी सदस्यहरुलाई तारेता गरिनेछ ।

ऋण असुली प्रक्रिया

- ४.१ ऋण लगानी गरेको बचतमा संस्थाले ऋणी सदस्यलाई ऋण भूक्तानी तालिका प्रदान गर्नेछ ।
- ४.२ ऋणको भाखा नाघनु १ हप्ता अगाडि ऋण विभागबाट ऋणीलाई विभिन्न माध्यमबाट(टेलिफोन, इमेल, पत्र आदि) जानकारी गराइनेछ ।
- ४.३ ऋण असुली कार्यलाई व्यवस्थित गर्ने ऋण विभागले संस्थाको त्राण कार्यविधिको अधिनमा रही असुली कार्यविधि तयार पारी लागु गर्न सक्नेछ ।
- ४.४ ऋणीले जुन मितिमा ऋण लिएको भए पनि प्रत्येक वर्षको अन्तर र पौष मसान्त सम्ममा अनिवार्य व्याज बुझाउनु पर्नेछ ।
- ४.५ कुनै पनि सदस्यले ऋण लिई ऋणको भाखा समाप्त हुँदा समेत असुल नभएमा नीजका नाममा रहेका बचत खाताहरुको रकम शेयरको रकम वा अन्य नीजले पाउनु पर्ने रकम भए सबै रोक्का गरिने छ ।
- ४.६ प्रत्येक ऋणी सदस्यले आफूले लिएको ऋणको साँचा व्याज तोकिएको समयमा बुझाउनु पर्ने छ । यदि साँचा र व्याज पुरै असूल नहुने अवस्थामा पाकेको सम्पूर्ण व्याज कटाई बाँकी साँचामा पुरै भाखा नाथे सरह हजाना गणना गरिने छ ।
- ४.७ कुनै पनि ऋणको व्याजमात्र लिएर साँचा ऋण नवीकरण गरिने हैन ।
- ४.८ गलत सूचना दिई आपतकालिन ऋण लिएको पाइएमा सो ऋणलाई यथाशिष्ठ असुल उपर गरी नीज र सूचना दिने सदस्यलाई गल्तीको प्रकृति हेरी सञ्चालक समितिको निर्णयबाट सदस्यताबाट निष्कासन गर्ने सम्मको सजाय गर्न सकिनेछ ।
- ४.९ संस्थाले ऋणमा लाग्ने व्याजको दर परिवर्तन गरे सोही मितियेहि परिवर्तित व्याजदर लाग्नेछ । सो भन्दा अधि अधिल्लो व्याजदरमा ऋण असुल गरिनेछ ।
- ४.१० ऋण असुलीका लागि ताकेता अनुगमन र कानूनी कार्यविधि अपनाई ऋण असुली गर्नु पर्ने भएमा सो प्रक्रिया अपनाउदा लाग्ने सम्पूर्ण खर्च ऋणी स्वयम्भूत व्यहोर्नु पर्ने छ ।

४.५ प्रतिक्षा सूचीमा राखिने

कुनै सदस्यले भाखामा ऋण नबुझाई भाखा नधाएको भए त्यस्ता सदस्यलाई पुनः ऋण लगानी गर्दा जति समय भाखा नधाएको छ त्यस्ति नै समयसम्म पुनः ऋणका लागि प्रतिक्षा सूचिमा ताल्लु सकिनेछ । तर त्यस्तो प्रतिक्षा सूचिको समय एक वर्षभन्दा बढी हुने छैन ।

४.४.२ म्याद थप र भाखा संशोधन

देहायको अवस्थामा ऋणको सावा समयभित्र बुझाउन नसक्ने उचित कारण देखाई १५ दिन अगावै निवेदन गरेमा ऋण स्वीकृत गर्ने निकायले बढीमा १ वर्षसम्म म्याद थप गर्न सक्नेछ । यसरी म्याद थप गर्दा थप अवधिको नयाँ तमसुक बनाउनु पर्नेछ ।

देहाय

४.४.२.१ ऋणी सदस्यको मूल्य भएमा

४.४.२.२ कुनै दैविक/प्राकृतिक विपत्ति आगलागि, भुकम्प, बाढीपाहरो आई ऋणीको घर/जग्गा वा व्यवसाय तहसनहस भएको वा नष्ट भएको अवस्थामा

४.४.२.३ ऋणी सदस्यलाई अकस्मात कुनै गम्भिररोग (क्यान्सर, मुटु, लिहनी, एडस, आदि) लागेमा

४.५ ऋणको वर्गीकरण

जोखिमको आधारमा ऋणको वर्गीकरण :

जोखिमको आधारमा ऋणलाई देहाय बमोजिम व भागमा विभाजन गरिनेछ ।

४.५.१ भाखा नाथेको ऋण - असल ऋण

४.५.२. ०-१ महिना भाखा नाथेको ऋण - कमसल

४.५.३. १ महिना देखि १२ महिना सम्म भाखा नाथेको ऋण - शंकास्पद ऋण

४.५.४. १२ महिना भन्दा बढी नाथेको ऋण - खराब ऋण

४.६ जोखिम ऋणको व्यवस्थापन

उपरोक्त जोखिमहरूलाई निम्न अनुसार व्यवस्थापन गरिनेछ ।

४.७.१ ऋणमा हुन सबै सम्भावित जोखिमलाई न्यून गर्ने ऋण लगानीको (असल ऋण) १ प्रतिशत रकम मासिक रूपमा खर्च लेखी ऋण सुरक्षण कोषमा दाखिला गर्ने स्थिरनेछ ।

४.७.२ मासिक रूपमा भाखा नाथेको ऋण गणना गरी देहाय बमोजिम ऋण सुरक्षण कोषको व्यवस्था गरिनेछ ।
(क) १२ महिना भन्दा बढी समय भाखा नाथेको ऋणका लागि १००% बराबर रकम

(ख) १ महिना देखि १२ महिनासम्म भाखा नाथेको ऋणका लागि ३५% बराबर रकम

४.७.३ सम्झौता अनुसार व्याज प्राप्त नभएको ऋणलाई समेत १ दिन देखि १२ महिनासम्म भाखा नाथेको ऋणको रूपमा गणना गरिनेछ ।

४.७.४ ऋण सुरक्षण कोष व्यवस्था गर्ने कमना विनियम बमोजिमको छुबन्त ऋण कोषको कुल रकमले अपुग भएमा खर्च लेखेर कोषको व्यवस्था गरिनेछ ।

४.७.५ ऋण अपलेखन (चार्ज अफ)कार्यविधि अनुसार भाखा नाथेको २ वर्ष भन्दा बढी भई उठ्नै नसबै अवस्थामा पुरेका ऋणलाई अपलेखन गरिनेछ ।

४.७.६ परियोजनाको प्रकृति हेरी तुरक्काको लागि ऋणीलाई परियोजनाको विमागर्न लगाउनु पर्नेछ ।

असल ऋणी कार्यक्रम:

शेवरसदस्यलाई संस्थावाट लिएको ऋणको नियमानुसार किस्ता र व्याज बुझाउन प्रेरित जर्न उद्देश्यले यो असल ऋणी कार्यक्रम लाग्नु गरिएकोछ । त्यस्ता ऋणीहरूको पहिचान गरी उनीहरूलाई सहायता प्रदान गर्नुका साथै उनीहरूको मनोवललाई उच्च राख्न एवं सबै शेयर सदस्यहरूलाई नियमित किस्ता र बचत जम्मा गर्न उद्देश्यले यो कार्यविधि तर्जुमा गरीएकोछ ।

१. असल ऋणी छानौट कार्यविधि:

संस्थामा कारोबार गर्ने सदस्यहरूको मूल्यांकन गरी असल ऋणी परिचय पत्र अनुसूची ११ को दाँचामा प्रदान गरिनेछ । असल ऋणी परिचय पत्र निम्न अनुसार कारोबार गर्ने सदस्यहरूलाई प्रदान गरिनेछ ।

(क) मासिक किस्ता र व्याज कम्तीमा नियमित ६ महिना (६ किस्ता) बुझाएको हुनुपर्ने ।

(ख) त्रैमासिक किस्ता र व्याज कम्तीमा नियमित १२ महिना (४ किस्ता) बुझाएको हुनुपर्ने ।

(घ) कम्तीमा १वर्षदेखि अनिवार्य बचत नियमित बुझाएको हुनुपर्ने ।

(ड) संस्थाको अन्य कुनै प्रकारको बाँकी बक्याता नभएको हुनुपर्ने ।

(च) सात्र सुचनामा खराब ऋणीको सुचिमा नपरेको हुनु पर्ने ।

(छ) अचीम रूपमा किस्ता र व्याज भन्दा बढी रकम बुझाएमा मान्य हुने ।

(ज) यस प्रयोजनका लागि भाखा नाथेको ३ दिन भित्रको समयसम्म जाई छुट दिईनेछ । तर यस्तो समय एकपटक भन्दा बढी दिईने छैन ।

२०१८/१८
16

भृत्यांकन साधारण सभा अगावै सम्पन्न गरी हरेक वर्षको वार्षिक साधारण सभामा परिचय-पत्र वितरण गरिनेछ ।

असल ऋणी खारेजी :

- (क) अनिवार्य बचत नबुझाएमा ।
- (ख) किस्ता र व्याज तोकिएको समय भित्र नबुझाएमा ।
- (ग) संस्थाको बारेमा कुप्रचार वा अप-व्याख्या गरेमा ।

असल ऋणीले प्राप्त गर्ने सुविधाहरु:

- (क) अन्य ऋणीहरुको व्याजदरभन्दा १% कम व्याज लाग्ने ।
- (ख) संस्थाको नियमानुसार अधिकतम सिमासम्मको ऋण प्राप्त गर्न सकिने ।
- (ग) सञ्चालक समितिको एक कार्यकाल भरि एउटै धितोमा पुन धितो मूल्यांकन शुल्क नलाग्ने ।
- (घ) ऋणको समय अवधि भर स्वीकृत ऋण रकमको सीमाभित्र रहने गरी ऋण थप गर्ने चाहेमा सेवा शुल्क लाग्ने छैन ।
- (ड) सहकारी ऋणमण र व्यवसायिक तालिममा प्राथमिकता दिइने ।
- (च) संस्थाबाट उपलब्ध हुने सेवा/सुविधामा पहिलो प्राथमिकतामा राखीने ।
- (छ) प्रकृया पन्याई जलिमकै बेला पनि ऋण माग गर्न सकिने ।
- (ज) संस्थामा भिन्नै पहिचान कायम गरिने ।

ऋणको प्राथमिकता :-

तरलपूँजी कम भएको अवस्थामा निवेदन दर्ताका आधारमा देहाय बमोजिम प्राथमिकता रहने गरी कमशा: ऋण लगानी गरिनेछ ।

- | | | |
|-----------------------|-------------------------|-------------|
| (क) आपतकालिन ऋण | (ख) लघु व्यवसाय ऋण | (ग) कृषि ऋण |
| (घ) घरायसी ऋण | (ड) व्यवसाय ऋण | (च) उचोग ऋण |
| (छ) बैदेशिक रोजगार ऋण | (ज) कर्मचारी सहुलियत ऋण | |

ऋण लगानीको लागि थप पूँजीको व्यवस्था

- क) जिल्ला संघ, केन्द्रीय संघ, नेपाल राष्ट्र बैंक, बैंक तथा वीतिय संस्थाहरु
- ख) सरकारी तथा गैरसरकारी संस्थाहरु

परिच्छेद ५

५.भाखा नाथेको ऋण व्यवस्थापन

५.१.भाखा नाथेको ऋणको गणना :

५.१.१ ऋणको तमसुक र भुक्तानी तालिका अनुसार तोकिएको समयसीमा भित्र ऋणको किस्ता, व्याज र साँवा भुक्तानी नगरेको देहायबमोजिमका अवस्थामा ऋणलाई भाखा नाथेको ऋणको रूपमा गणना गरिनेछ ।

५.१.२ संस्थालाई तिर्नुपर्ने किस्ता रकम तोकिएको समयमा प्राप्त नभएमा बाँकी साँवा रकमलाई नै भाखा नाथेको ऋणको रूपमा गणना गरिनेछ ।

५.१.३ संस्थालाई तिर्नुपर्ने व्याज रकम तोकिएको समयमा प्राप्त नभएमा ऋणको साँवा रकम पूरैलाई भाखा नाथेको ऋणको रूपमा गणना गरिनेछ ।

५.१.४ भाखा नाथेको ऋणको गणना प्रत्येक महिनाको मसान्तामा गरिनेछ ।

भृत्यांकन साधारण सभा अगावै सम्पन्न गरी हरेक वर्षको वार्षिक साधारण सभामा परिचय-पत्र वितरण गरिनेछ ।

२०३५६१८

५.२ भाखा नाथेको ऋण असुली तरीका :

- ऋणीले चुक्ता गर्नुपर्ने ऋणको भाखा समाप्त भएको साथै तोकिएको समयमा किस्ता वा नियमित व्याज नतिरेको खण्डमा उक्त ऋण भाखा नाथेको ऋणमा गणना हुनेछ र उक्त भाखा नाथेको ऋण असुलीको लागी संस्थाले देहाय अनुसारको असुली प्रकृया अपनाउनेछ।
- ५.२.१ भाखा समाप्त हुनुभन्दा कम्तीमा ७ दिन अधि ऋणीलाई भाखा नाथे समयको स्मरण गराउन अनुसूची १६ बमोजिमको स्मरण पत्र/इमेल/टेलिफोन/एस.एम.एस पठाईने छ।
- ५.२.२ भाखा नाथेको ७ दिनभित्र भाखा नाथेको ऋणको सांचा व्याज चुक्ता गर्न अनुसूची १७ बमोजिमको इमेल/टेलिफोन/एस.एम.एस/ताकेता पत्र बाट ताकेता गरिनेछ।
- ५.२.३ ऋणीले ताकेता पत्र चुक्तीलाईको १५ दिन भित्र पनि भुक्तानी नआएमा अनुसूची १८ बमोजिमको दोब्बो ताकेता पत्र पठाईने छ।
- ५.२.४ उक्त ताकेता पत्रको पनि बेवास्ता गरी भुक्तानी प्राप्त नभएमा ऋणीले उक्त पत्र चुक्तीलाईको १५ दिन भित्र संस्थालाई भुक्तानी प्राप्त नभएमा अनुसूची १९ बमोजिमको तेश्वो पत्रका साथ सचेत गराउनका लागि ऋण विभागबाट ऋणीको घरमा गई ऋणीको प्रतिवद्धता लिईनेछ।
- ५.२.५ ऋणीले प्रतिवद्धता गरेको बिजिमको (प्रतिवद्धता बिहिमा १ महिनाको लागि मात्र स्वीकार्य हुने) अवधि भित्र पनि सांचा व्याज भुक्तानी नगरेमा सोको १५ दिन भित्र संस्थाको सूचना पाटीमा भाखा नाथेका ऋणीहरूको लिष्टमा व्यवस्थापनले नाम प्रकाशित गर्नेछ।
- ५.२.६ संस्थाको सूचना पाटीमा ऋण तिर्नका लागि भाखा नाथेका ऋणीहरूको नाम प्रकाशित गरेको १५ दिनभित्र पनि संस्थालाई भुक्तानी प्राप्त नभएको खण्डमा ऋण विभाग, ऋण उपसमितितथा संचालक समितिका कम्तीमा २ जना प्रतिनींको संयुक्त टोलीले ऋणीलाई ऋण तिर्नका लागि अन्तिम भौका (बिहिमा ३० दिन) का साथ चेतावनी (प्रक्रियामा ऋण तिर्न आउने सम्बन्धमा सूचनाबाट नाम प्रकाशित गर्नका लागि) दिइनेछ।
- ५.२.७ ऋणको अन्तिम भाखा नाथेको ऋणको हकमा दफा १ देखि ६ सम्मको प्रक्रियाहरू पूरा भईसकेपश्चात पनि ऋण असुली नभएमा संचालक समितिको निर्णय अनुसार धितो लिलामी प्रक्रियालाई (धितो लिलाम कार्यविधिअनुसार) अगाहि बढाइनेछ।
- ५.२.८ भाखा नाथेको तथा नियमित व्याज र किस्ता नआएको दुवै ऋणीलाई भाखा नाथेको ऋणको रूपमा परिभाषित गरिएकोले भाखा नाथाउने ऋणी "५ सी" अन्तर्गत ऋणको स्तर मुल्याङ्कन गर्दा भविष्यमा ऋण लगानीको लागि पूर्ण बोग्य नठहरिने भएगोले त्यस्ता ऋणीहरूलाई पुन ऋण विश्लेषण गर्दा स्कोर घटाइनेछ।
- ५.२.९ बचतको आधारमा लगानी गरिने ऋणको अन्तिम भाखा मिति सम्म पनि ऋण चुक्ता नभएमा स्वत बचतबाट कद्दा गरी ऋण असुल गरिनेछ। यदै बचत बाट सम्पूर्ण ऋण असुल हुन नसकेमा ऋणीको शेयर तथा एकाधर परिवारको सदस्यको बचत तथा शेयरबाट लिखित जानकारी गराई सिद्धै रकम कटाई ऋण असुली गरिने छ। यस्तो अवस्थामा संस्थाले आवश्यकता अनुसार सम्बन्धित ऋणी सदस्यहरूलाई जानकारी गराई वा बिना जानकारी समेत उक्त रकम कटाई गर्न सक्नेछ।
- ५.२.१० दफा ५.२.४ अनुसारको ताकेता वा सचेत पत्र समेत जमानी दिएका सदस्यहरूलाई लिखित रूपमा ऋण असुलीमा सहयोग गर्नुहोला अन्यथा जमानी दिएको रकम कट्टा गरिनेछ भनी जानकारी दिईनेछ।

२०३५६१८
१८

२०१९/८/१५

५.१.११ जमानी दिएका सदस्यहरुलाई जानकारी गराइएको ३० दिनपछि सञ्चालक समितिले ऋणी सदस्यहरुको शेयर, बचत तथा जमानी सदस्यले दिएको बचतबाट कहा गरी ऋण असुल उपर गरी निज ऋणीलाई सदस्यताबाट विदा दिईनेछ।

५.२.१२ हायर पर्चेज अन्तर्गत मोटरसाइकलमा गरिएको ऋणको हकमा मासिक किस्ता नाधेको ७ दिनभित्र इमेल/टेलिफोन मार्फत ताकेता गरिनेछ। ताकेता गर्दा ऋणीबाट प्रतिबद्धता लिईनेछ। पछिल्लो किस्ताको अवधि सम्मको प्रतिबद्धता गरिएको म्याद भित्र समेत ऋण किस्ता व्याज असुल उपर नभएमा ३० दिन भित्र संस्थाले सवारी साधन जफत गर्ने आसयको चेतावनी पत्र पठाईने छ। चेतावनी पत्र बुझेको ३० दिन भित्र संस्थाले प्रशासनिक प्रक्रिया पूरा गरी निज सवारी साधन जफत गर्नेछ।

५.२.१३ इलेक्ट्रोनिक्स सौर्य ऊर्जा र कम्प्यूटर ऋणको हकमा मासिक किस्ता नाधेको ७ दिनभित्र इमेल/टेलिफोन मार्फत ताकेता गरिनेछ। ताकेता गर्दा ऋणीबाट प्रतिबद्धता लिईनेछ। पछिल्लो किस्ताको अवधि सम्मको प्रतिबद्धता गरिएको म्याद भित्र समेत ऋण किस्ता व्याज असुल उपर नभएमा ३० दिन भित्र संस्थाले उक्त साधन जफत गर्ने आसयको चेतावनी पत्र पठाईने छ। चेतावनी पत्र बुझेको ३० दिन भित्र संस्थाले प्रशासनिक प्रक्रिया पूरा गरी उक्त साधन जफत गर्नेछ।

परिच्छेद-६

विविध

५.१ वाधा अडकाउ फुकाउने र व्याख्या गर्ने अधिकार :

यस कार्यविधिको कार्यान्वयन गर्ने क्रममा कुनै किसिमको द्विविधावा वाधा अडकाउ आइपरेमा सोको व्याख्या गर्ने र शाधा अडकाउ फुकाउने अन्तिम अधिकार सञ्चालकसमितिलाई हुनेछ।

५.२ स्वतः निष्कृय हुने :

यस कार्यविधिका व्यवस्थाहरु सहकारी ऐन, नियमावली, सहकारी विभागद्वारा जारी मापदण्ड, नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०६३ र सो अन्तर्गत वनेका वा जारी गरिएका नियम विनियम वा जारी भएका निर्देशिकाको व्यवस्थाहरुसंग वाभिरामा वाभिएको हद सम्म स्वतः निष्कृय हुनेछ।

५.३ खारेजी र बचाउ :

यो कार्यविधि जारी भएपछि ऋणकार्यविधि - २०६१ खारेज हुनेछ। सो कार्यविधि अनुरूप हालतम्म भएका काम कारबाहीहरु यसै ऋणकार्यविधि अनुरूप भएको मानिनेछ।

समाप्त

२०१९/८/१५